

WIC को सहभागीको रूपमा तपाईंका जिम्मेवारी र अधिकारहरूको बारेमा सूचना

1. जाति, रंग, राष्ट्रियताको उत्पत्ति, उमेर, लिङ्ग वा अशक्तता जे भएपनि, योग्यता र सहभागिताका मानकहरू सबैका लागि समान हुनेछन् ।
2. मेरो बच्चा वा मेरो योग्यता जे भएपनि, म WIC ले लिएको निर्णयमा पुनरावेदन गर्न सक्छु ।
3. मैले स्वास्थ्य सेवामा पोषण जानकारी र सिफारिसहरू प्राप्त गर्नछु । मलाई यि कार्यक्रमहरूमा सहभागी हुन प्रोत्साहित गरिन्छ ।
4. मैले WIC चेक कसरी प्रयोग गर्ने भनेर निर्देशन प्राप्त गर्नछु ।
5. म मेरो WIC अपोइन्टमेन्ट (भेटघाट) मा जानेछु । म लगातार तिन (3) महिनासम्म WIC चेक लिन जान सकिन भने मलाई कार्यक्रमबाट बर्खास्त गरिन सक्छ ।
6. म एक समयमा पेन्सिल्वेनिया वा अरु कुनै राज्यमा एउटा मात्रै WIC क्लिनिकमा मात्र सहभागी हुनेछु । एक समयमा एउटा भन्दा धेरै क्लिनिकमा भर्ना हुनु गैरकानुनी हो भन्ने कुरा म बुझ्छु । एकै महिना दुईवटा WIC क्लिनिक वा दुईवटा राज्यबाट WIC चेक प्राप्त गर्दा मलाई कार्यक्रमबाट निष्कासित गरिनेछ ।
7. WIC ले निर्धारित गरेको खाद्यान्न र फर्मूलासँग मिल्ने व्यक्तिगत रूपमा खरिद गरिएको खाद्यान्न र फर्मूला (WIC चेकबाट खरिद नगरेको) बेच्ने वा साट्ने WIC का सहभागीहरूले अनिवार्य रूपमा ती सामानहरूको बिक्री बिल राख्नु पर्दछ । यसो गर्दा, सहभागीले WIC कार्यक्रमको अनुरोधमा आफूले WIC ले प्रदान गरेको खाद्यान्न र फर्मूला बिक्री गरिरहेको वा साटिरहेका छैन भनेर प्रमाण देखाउन सक्छन् ।
8. तपाईंसँग स्थानीय एजेन्सी खुदरा स्टोरका संयोजकलाई सम्पर्क गरेर खुदरा स्टोरको विरुद्धमा उजुरी दायर गर्न पाउने अधिकार छ । तपाईं नाम नखुलाइ उजुरी दिन सक्नुहुन्छ ।
9. सबै आवेदक/अनुमोदक र सम्भावित रूपमा योग्य व्यक्तिहरूलाई ADA वा खण्ड 504 अन्तर्गत सुरक्षा प्रदान गरिएको छ । आफ्ना अधिकारहरू उल्लंघन भएजस्तो लागेमा तपाईंसँग उजुरी गर्न पाउने अधिकार छ । तपाईंसँग सुरक्षाको बारेमा वा उजुरी कसरी दायर गर्ने भन्ने बारेमा कुनै पनि प्रश्नहरू छन् भने राज्य एजेन्सीका संयोजकलाई (717)783-1289 मा सम्पर्क गर्नुहोस् ।

मैले मेरो अधिकार र जिम्मेवारीहरूको बारेमा पढेको छु । म शपथ लिएर भन्छु कि मैले WIC लाई प्रदान गरेको जानकारी मैले जानेसम्म सही छ । यो फाराम संघीय सहायताको प्राप्तिको सम्बन्धमा पेस गरिँदैछ । WIC ले यो फाराममा भएको जुनसुकै सूचना पुष्टि गर्न सक्छ । गलत र भ्रामक सूचना प्रदान गर्दा मलाई गलत तरिकाले जारी गरेको खाद्यान्न सुविधाको मूल्य बराबरको नगद भुक्तानी WIC लाई फिर्ता गर्नुपर्ने हुन सक्छ भन्ने कुरा मैले बुझेको छु । साथै, ममाथी राज्य र संघीय कानून अन्तर्गत नागरिक वा आपराधिक मुद्दा चलाइन सक्छ । मैले WIC लाई दिएको सूचना स्वास्थ्य सचिवले CHIP, चिकित्सा सहायता, SNAP, विद्यालयको खाजा र विद्यालयको दिउँसोको खाना जस्ता अरु कार्यक्रमहरूमा जारी गर्न अनुमति दिन सक्छन् । उक्त सूचना यी कार्यक्रमहरूका लागि मेरो योग्यता निर्धारण गर्न र पहुँचको लागि मात्र प्रयोग गरिनेछ । मेरो वा मेरो बच्चाको फाइल WIC को वार्षिक लेखा परीक्षणको रूपमा तेस्रो पक्षीय (गैर- WIC) लेखा परीक्षकले पुनरावलोकन गर्न सक्छन् भन्ने कुरा मलाई थाहा छ । सबै जानकारी गोपथ्य रहनेछ ।

म मैले WIC कार्यकर्ताका नियमहरू परथपथ गरेको छु, पढेको छु र म यी नियमहरू पालना गर्न सहमत छु भनेर परथमा स्थित गर्दछु ।